

## Nebraska Medicine

### आर्थिक सहायता नीतिको सारांश

Nebraska Medicine गैहनाफामूलक प्रणालीमा छ र पहिलो शैक्षिक कार्यक्रमहरू, नयाँ अनुसन्धान र असामान्य बिरामीको स्याहारबाट सबै व्यक्तिहरू र समुदायहरूका निम्ति स्वस्थ भविष्य सृजना गर्न रूपान्तर भएका जीवनमा संसारलाई नेतृत्व गर्ने मिसनको साथमा The Nebraska Medical Center, Bellevue Medical Center र UNMC Physicians द्वारा प्रदान गरिएका सेवाहरू समावेश हुन्छन् । वंश, विश्वास, रङ, लिङ्ग, राष्ट्रियता, धर्म वा उमेरको आधारमा भेदभाव नगर्ने तरिकामा आर्थिक रूपमा बोझमा परेका बिरामीहरूलाई आर्थिक सहायता बाँड्ने ठीक र पूर्ण प्रणालीको निश्चित गर्न हाम्रो नीति लिखित रूपमा छ । डाक्टरी अभ्यास समूहहरूमा समावेश गर्न तल दिइएका आर्थिक सहायताको सारांश Nebraska Medicine स्थलमा उपलब्ध छ ।

**प्रदान गरिएको आर्थिक सहायता** Nebraska Medicine ले आकस्मिक र अन्य मेडिकल आवश्यकताको स्याहारको निम्ति आर्थिक सहायता उपचार प्रदान गर्छ । संघीय गरिबीको स्तरभन्दा चार गुणा कम वार्षिक आमदानी भएका र सीमित सम्पत्ति भएका परिवारका बिरामीहरू आर्थिक सहायताको लागि योग्य हुनेछन् । सीमित सम्पत्ति भएका र परिवारको आमदानी संघीय गरिबी स्तरभन्दा दुई गुणा कम वा समान भएका बिरामीहरूलाई निःशुल्क स्याहार उपलब्ध छ । संघीय गरिबी स्तरको 200% देखि 400% को बीचमा आमदानी भएकाहरूलाई छुट भएको स्याहार उपलब्ध छ । विपत्तिमूलक स्याहारका आवश्यकताहरू उपलब्ध छन् र असामान्य उच्च मेडिकल खर्चहरूका साथमा व्यक्तिलाई लागू हुन सक्छ । *Nebraska Medicine वेबसाइटमा वर्तमान गरिबी निर्देशिका र छुटको प्रतिशतहरूका बारेमा अतिरिक्त जानकारी उपलब्ध छ (हेर्नुहोस् तल अधिक जानकारीको लागि)*

**सामान्यतया आएको बिलको रकमभन्दा धेरै शुल्कहरू हुनेछैन** हाम्रो नीतिअनुसार तपाईंले आर्थिक सहायता प्राप्त गर्नुभयो भने आकस्मिक वा अन्य मेडिकल आवश्यकताको स्याहारको लागि सामान्यतया व्यक्तिगत वा सरकारी उपचारसँग बिरामीको बिलको रकमभन्दा धेरै हामीले शुल्क लिनेछैनौं ।

**सहायतामा कसरी आवेदन दिने र पाउने** सहायता गर्ने कागजातहरूका साथमा आर्थिक आवेदन पूरा गरेर र बुझाएर तपाईंले कुनै पनि बिन्दुमा सेडुलिड वा बिलिड प्रक्रियामा आवेदन गर्न सक्नुहुन्छ । आर्थिक सहायता तपाईंको बिलिडको पहिलो मितिदेखि 240 दिनसम्म विचार गरिनेछ । तपाईंमा बिग्रेदो वा विशेष मेडिकल अवस्थाहरू छ भनेर तपाईंले सोच्नुहुन्छ भने कृपया तपाईंको आवेदनको साथमा सहायता लिन (402) 559-5346 मा आर्थिक परामर्शदातालाई सम्पर्क गर्नुहोस् ।

**अधिक जानकारीको लागि** । Nebraska Medicine ले आफ्नो आर्थिक सहायताको नीति र आर्थिक आवेदन अनलाईन [www.nebraskamed.com](http://www.nebraskamed.com) मा पोस्ट गरेको छ । बिरामी/आगन्तुक छनौट गर्नुहोस् र जानकारी पत्ता लगाउन "आर्थिक सहायता" मा जानुहोस् ।

आर्थिक सहायता नीति, आर्थिक सहायता आवेदन र सरल भाषामा सारांश अङ्ग्रेजी, स्पेनी, कारेन, बर्मिज, भियतनामी, सोमाली, मान्डारिन, नेपाली र नुअर (सुडान) र कारेन्नीको साथमा विभिन्न भाषाहरूमा उपलब्ध छ । यसका अतिरिक्त, आर्थिक परामर्शदाताहरू तपाईंको प्रश्नमा सहायता गर्न सोमवारदेखि शुक्रवार बिहान ७:०० बजेदेखि साँझ ४:३० सम्म उपलब्ध हुन्छन् । आर्थिक परामर्शदातालाई सम्पर्क गर्न कृपया (402) 559-5346 मा फोन गर्नुहोस् ।

लिखित रूपमा जानकारीको लागि आग्रह बुझाउन चाहनुहुन्छ भने कृपया यहाँ बुझाउनुहोस्:

Nebraska Medicine

Attn: Patient Access -Financial Counseling (एटिटिएन: बिरामीको पहुँच- आर्थिक परामर्श)  
97530 Nebraska Medical Center  
Omaha, NE 68198-7530